



नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरबार, काठमाडौं
(स्थानीय तह समन्वय शाखा)

पत्र सं.: - २०८०/०८१

चलानी नं.: - ४०६

मिति: - २०८१/०२/२७

ने.सं.११४४ वछलाथ्व ०३

विषय: - जानकारी सम्बन्धमा।

श्री स्थानीय तह (सबै)।

प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.नं. ६४६ मिति २०८१/०२/२२ को "भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१" सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ।

बोधार्थ:

श्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं।

श्री सूचना तथा प्रविधि शाखा:- Website मा Upload गरिदिनुहुन ।

.....

(प्रकाश पन्थी)

शाखा अधिकृत

सिंहदरबार, काठमाडौं फोन नं.- ४२००३०४

ईमेल:- cmmofald@gmail.com/ local.level.coordination@mofaga.gov.np

वेबसाईट:- www.mofaga.gov.np



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

(योजना अनुगमन तथा मूल्यांकन महाशाखा)
नापनक्सा भौगोलिक सूचना तथा भू-उपयोग शाखा

फोन नं. ४२११६६६
४२११६३२
४२११८५२
४२११८४३
४२००२३९
४२११६६४
फ्याक्स: ४२३२२६२
४२११६४५

सिंहदरबार, काठमाडौं

पत्र संख्या: ३.३/ना.भौ./२०८०/८१

च.नं. ९४६

मिति: २०८१/०२/२२

नेपाल संवत् १९४४ वछलागा, १२ त्रयोदशी

श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरबार, काठमाण्डौं।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

दर्ता नं.: ४८९१

दर्ता मिति: २१/२२

विषय: "भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१" सम्बन्धमा ।

प्रस्तुत विषयमा भूउपयोग व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन भूउपयोग ऐन, २०७६ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी यस मन्त्रालयले मिति २०८१/०१/२८ को निर्णय (माननीय मन्त्रीस्तर) अनुसार " भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१" जारी गरेकोले सबै स्थानीय तहहरूलाई जानकारी तथा कार्यान्वयनका लागि प्रेषित गरिदिनुहुन उक्त निर्देशिका यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा निर्णयानुसार अनुरोध छ।

बोधार्थ:

कम्प्युटर अधिकृत श्री चित्र बहादुर चौहान:

उक्त निर्देशिका यस मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुहुन ।

.....
०८/०२/२२

(ई.नमुना घिमिरे)

नापी अधिकृत

श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सिंहदरबार, काठमाण्डौं
२१/२२

स्वामी तह सप्त-वत् २०८१/

पत्राचार १/१/

२/२६.

योजना तथा विकास सहायता समन्वय महाशाखा

दर्ता नं.: २०१४

मिति: २०८१/२/२३



भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१

(स्वीकृत मिति: २०८१/१/२८)

भूमिको बर्गीकरण, उपयोग र व्यवस्थापनबाट यसको अधिकतम र दिगो लाभ हासिल गर्न निर्देशिका बनाई कार्यक्रम संचालन गर्न वाञ्छनीय भएकोले,

भूउपयोग ऐन, २०७६ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो निर्देशिका बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम "भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१" रहेको छ।

(२) यो निर्देशिका स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ।

२. परिभाषा: (१) विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:-

(क) "आधारपत्र" भन्नाले संघ, प्रदेश वा स्थानीय तहको जनसांख्यिक वस्तुस्थिति; भूमिको उपलब्धता; भूउपयोगको मौजुदा अवस्था; सामाजिक, आर्थिक, एवम् पूर्वाधार विकासका लागि भूमिको माग वा आवश्यकता जस्ता विषयगत विवरण र भूमिको समग्र अध्ययन वा विश्लेषणको आधारमा सम्बन्धित तहको भूउपयोग योजना तर्जुमा गर्ने प्रयोजनका लागि त्यसको कार्यसीमा, उद्देश्य र भूउपयोग योजनामा समेटिने प्रमुख विषय; योजना तर्जुमाका लागि अपनाइने प्रक्रिया, विधि वा औचित्य उल्लेख गरी तयार गरिएको एक मार्गचित्र सम्झनु पर्छ।

(ख) "ऐन" भन्नाले भूउपयोग ऐन, २०७६ सम्झनु पर्छ।

(ग) "नियमावली" भन्नाले भूउपयोग नियमावली, २०७९ सम्झनु पर्छ।

(घ) "विभाग" भन्नाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभाग सम्झनु पर्छ।

(ङ) "प्रदेश मन्त्रालय" भन्नाले भूमि सम्बन्धी विषय हेर्ने जिम्मेवारी भएको प्रदेश सरकारको मन्त्रालय सम्झनु पर्छ।

(च) "प्राविधिक स्पेसिफिकेसन" भन्नाले डिजिटल स्वरूपमा भूउपयोग नक्सा डाटा तयार गर्न विभागले बनाएको स्पेसिफिकेसन सम्झनु पर्छ।